

## प्रहरी अधिकृत (प्राविधिक-सि.प्र.अ.) तालिम २५ औं समूहको दीक्षान्त सम्बोधन

मिति:-२०७४।०६।०९ गते।

१. यस दीक्षान्त समारोहमा उपस्थित सम्पूर्ण अतिथिज्यूहरूमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्न पाउँदा मलाई अत्यन्तै गौरवको अनुभूति भएको छ। यस शुभ-अवसरमा प्रतिष्ठान परिवार यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछ।
२. मानबश्रोत कुनै पनि संगठनको मेरुदण्ड हो, यसलाई मजबुत बनाई संगठनको आवश्यकता, उद्देश्य र लक्ष उन्मुख गराउन तालिमको महत्वपूर्ण भूमिका रहने यथार्थ सर्वबिधितै छ। समाज तथा संगठन प्रतिको हाम्रो दायित्व बोध प्रशिक्षणकै दौरानमा तिखारिनु पर्दछ। प्रशिक्षण कार्यक्रम आफैमा संगठनको चुनौती सामना गर्न आवश्यक पर्ने सवै विकल्प तथा उपायको एक मात्र समाधान होईन तथापि उपयुक्त एवं सफल प्रशिक्षणले एक योग्य जनशक्ति उत्पादनमा उत्तम भूमिका निर्वाह गर्ने कुरामा भने कुनै दुविधा छैन।
३. नेपालमा ६३ बर्ष पहिले पुल्चोकको श्रीमहलबाट थालनी भएको प्रहरी तालिमको संस्थागत यात्रा विभिन्न कालखण्ड पार गरेर आजको अवस्थामा आई पुगेको छ। व्यावसायिक र जनमुखि प्रहरीमा रूपान्तरण हुने नेपाल प्रहरीको उत्कृष्ट अभिलाषामा यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले अग्रणी एवं सुत्रधारको भूमिका निर्वाह गर्दै आईरहेको कुरा यस अवस्थामा पेश गर्न सान्दर्भिक ठान्दछु। जसको परिणाम आज यी युवकहरूलाई आवश्यक पर्ने स्तरिय प्राविधिक तालिम दिन सफल भएका छौं।
४. नेपाल प्रहरी जनताको सेवक, नेपाल प्रहरीका पनि सेवक यानेकी सेवकको पनि सेवक वन्ने सुनौलो अवसरप्रति गौरव महसुस गर्दै सेवा प्रवेश गर्नुभएका डाक्टर सावहरूले

आफ्नो उच्च शिक्षा प्राप्ति पश्चात व्यवसायिक सीप तथा क्षमताको अभिवृद्धिका लागि यो प्रशिक्षण ब्यबसायिक जिवनको कोसेढूंगा सावित भएको कुरामा राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान परिवार विश्वास राख्दछ ।

५. उद्देश्य मुलक जिवनको खोजीमा हिंडेका शिक्षित यी युवाहरू प्राविधिक प्रहरी सेवामा आवद्ध भए पश्चात हामिले उनीहरूलाई यस प्रतिष्ठानमा प्रवेश गराएपश्चात करिब ५ महिनाको अत्यन्तै गतिशिल अवधि भर हामिले प्रत्येक युवालाई कुशल सेवक तथा व्यावसायिक प्रहरी बन्ने र वनाउने सघन प्रकृत्यामा सहभागी गरायौं र आज त्यही युवा समुह जिम्मेवारी बोध, सेवामुलक व्यावसायिक सामर्थ्य र जवाफदेहीताको कानूनी र नैतिक शाहस वोकेर संघीय राज्यको नयां अभ्यास अन्तरगत सातै प्रदेशमा पुर्ण तयारीका साथ यस प्रतिष्ठानको ढोकाबाट बाहिरिने क्रममा छ ।
६. प्राविधिक प्रहरी अधिकृतहरूले भर्खरै पदको सपथ लिएका छन् । हामि सम्पूर्ण संगठनका अग्रज र अबिभावकहरूको गरिमापूर्ण रोहवरमा लिएको यो सपथले हाम्रा दीक्षित प्रहरी अधिकृतहरू सेवा पर्यन्त मन बचन र कर्मले निसंकोच आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित भएका छन् । र आफ्नो कर्तव्य प्रति जवाफदेही बन्न अनुबन्धित भएका छन् भन्ने कुरामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पूर्ण रुपले विश्वस्त छ ।
७. कठिन र जोखिम युक्त सेवामा महिलाहरूको आकर्षण बढिरहेको यो परीप्रेक्ष्यमा प्रशिक्षार्थी महिला प्रहरी अधिकृतहरूले तालिमको दौरान देखाएको लगन, क्षमता र प्रतिवद्धताको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सहाना गर्दछ ।
८. राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षार्थीहरूलाई काम प्रतिको लगन र विश्वासले सृजना गर्ने ताकतको बारेमा बोध गराएको छ र बिबिध चुनौतीको सम्मुखमा पनि व्यवसायिकता पूर्ण सौम्य मर्यादा कायम राख्न सिकाएको छ । जिउ धन र मर्यादाको संरक्षण गर्ने प्रहरीको आधारभूत जिम्मेवारी प्रतिको संवेदनशिलता र व्यवसायिक क्षमता सहितको दृढताको निर्माण हामिले गराएका छौ ।

९. प्रशिक्षणलाई प्रभावकारी तथा सफल बनाउन, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने नेपाल प्रहरी अस्तपाल, लगायतका अन्य प्रशिक्षण प्रदायक संस्थाहरु एवम प्रशिक्षणमा संलग्न सम्पूर्ण प्रशिक्षकज्यूहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु र प्रहरी सेवामा आफ्ना सन्ततिहरुलाई समर्पित गर्नु हुने समस्त अभिभावकज्यूहरुमा समेत सादर धन्यवाद तथा हार्दिक आभार प्रकट गर्दै तपाईंहरुको आशिर्वाद र प्रेरणाले सन्ततिहरुले आफ्नो सुकर्म द्वारा सेवक वनी सबैलाई प्रेरित गर्न सकुन भन्ने सुभेच्छा व्यक्त गर्दछु ।
१०. अत्यन्तै चुनौतिपूर्ण वर्तमान अवस्थामा तालिमबाट दिक्षित हुन लाग्नु भएका अधिकृतहरुले आफ्नो कार्यक्षेत्रमा यस तालिमबाट आर्जन गरेको ज्ञान, सिप र कौशलहरुको सही र उचित उपयोग गरी व्यवसायिक सफलता हासिल गर्नु हुनेछ भन्ने विश्वासका साथ सफल कार्य क्षेत्रको शुभकामना दिन चाहन्छु ।

**धन्यवाद, जय नेपाल ।**